



फेदाप गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पोक्लावाड, तेह्रथुम
१ नं. प्रदेश, नेपाल

सौर्य सडक बत्ति जडान खरिद सम्बन्धी शिलवन्दी दरभाउपत्र आह्वानको सूचना

दोस्रो पटक प्रकाशित २०७८/०९/१२

यस फेदाप गाउँपालिका अन्तर्गत सौर्य सडक बत्ति जडानको दरभाउपत्र खरिद गर्नका लागि ईजाजत प्राप्त फर्म, सप्लायर्स, कम्पनी वा सस्थाले आफ्नो फर्म, संस्था वा कम्पनी दर्ता प्रमाण पत्र (आ.व. २०७८/७९ सम्म नविकरण गरीएको), स्थायी लेखा नम्बर तथा मु.अ. कर दर्ता प्रमाणपत्र, आ.व. २०७७/०७८ को कर चुक्ता प्रमाण पत्र लगायतका कागजातहरूको प्रतिलिपि संलग्न गरी यो सूचना प्रकाशित भएको १५ (पन्ध्र)औँ दिन सम्म कार्यालय समय भित्र दरभाउपत्रको फारम रु १०००।- तिरी (फिर्ता नहुने गरी) यस कार्यालयको नेपाल बङ्गलादेश बैंक फेदाप शाखामा रहेको संचित कोष खाता नं. ०७८००००१४१ मा जम्मा गरेको भौचर वा राजश्व शाखामा भौचर काटि १६ (सोह्र) औँ दिनको १२:०० बजे सम्म दरभाउपत्र दाताले धरौटी बापतको उल्लेखित रकम यस कार्यालयको नाममा नेपाल बङ्गलादेश बैंक फेदाप शाखामा रहेको धरौटी खाता नं. ०७८००००८४१ जम्मा गरेको भौचर वा दरभाउपत्र दर्ता गर्ने अन्तिम दिन देखि ७५ दिन म्याद भएको वा नेपाल सरकारबाट मान्यता प्राप्त बैंकको बैंक ग्यारेन्टी संलग्न गरी प्रथम पटक प्रकाशित मिति २०७८/०९/१२ दिन देखि ७(सातौँ)औँ दिन भित्र कार्यालय समयमा दर्ता हुन यो सूचना प्रकाशित गरिएको छ । रिपतपुर्बक दर्ता भएका प्रस्तावहरू मिति २०७८/०९/१९ गते १२:०० बजे पछि खोलिनेछ । उक्त दरभाउपत्र कार्यालय प्रतिनिधि, दरभाउदाता वा निजका प्रतिनिधिको उपस्थितिमा कार्यालयमा खोलिनेछ, दरभाउदाता वा प्रतिनिधिको उपस्थिति नभए पनि पत्र खोल्न वाधा पर्ने छैन । दरभाउपत्र भर्दा प्रत्येक आइटमको दररेट अंक र अक्षरमा लेख्नु पर्नेछ, अङ्क र अक्षर फरक पर्न आएमा अक्षरलाई मान्यता हुनेछ । दरभाउपत्रमा अयोग्य छैन भनि स्वयंम घोषणा गरेको हुनु पर्नेछ । रिट नपुगी वा म्याद नाघी आएका बोलपत्र उपर कारबाहि हुने छैन। दर्ता भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार कार्यालयमा सुरक्षित रहने छ । यो सूचनामा समावेश नभएको अन्य सर्तहरू सार्वजनिक खरिद ऐन २०६३ र खरिद नियमावली २०६४ अनुसार एवम् प्रचलित कानुन बमोजिम हुनेछ ।

बिबरण:

क्र.स.	बिबरण	लगत अनुमानित	धरौटि रकम	कैफियत
०१	सौर्य सडक बत्ति जडान सम्बन्धि कार्य	८०००००।-	२४०००।-	

प्रमुख प्रशासकीय अधिकृत